

## बाल चलचित्र समाज अनुमति फारम

यो चलचित्रमा प्रत्येक बालक वा बालिकाको सहभागिताका लागि मञ्जुरी दिनका लागि योगदानकर्ताहरूको अनुमति भएको फारम धेरै महत्वपूर्ण हुन्छ। यो फारम बिना हामी चलचित्रको प्रदर्शन गर्न, बाल चलचित्र समाजको वेबसाइटमा राख्न, र बाल चलचित्र उत्सवमा समावेश गराउन सक्दैनौं।

चलचित्र निर्माण कार्यशाला शुरु हुनु भन्दा अगाडि यो फारम भरेर हस्ताक्षर गरेर टोली नेतालाई दिनुहोला।

योगदानकर्ताको नाम \_\_\_\_\_  
("तपाईंको नाम")

चलचित्र(हरू)को शीर्षक \_\_\_\_\_  
("परियोजनाको नाम")

चलचित्र परियोजनामा तपाईंको भूमिका: जस्तै अभिनेता, निर्देशक \_\_\_\_\_  
("योगदान")

बाल चलचित्र समाजसँग मिलेर परियोजना सञ्चालन गरिरहेको कम्पनी \_\_\_\_\_  
("कम्पनी")

यदि तपाईंको उमेर १८ वर्ष भन्दा कम छ भने तपाईंले तपाईंको बाबु, आमा, अथवा कानुनी अभिभावकलाई यो फारममा हस्ताक्षर गर्न लगाउनु पर्छ।

[योगदानकर्ताको नाम] ले यो सम्झौता गर्न लागेकोमा मेरो मञ्जुरी छ र यो उनको हितको लागि हो भन्ने कुरा म स्वीकार गर्दछु।

बाबु, आमा, अथवा कानुनी अभिभावकको हस्ताक्षर ..... मिति .....

यदि तपाईंको उमेर १८ वर्ष वा त्यो भन्दा बढि छ भने तल हस्ताक्षर गर्नुहोला।

यो परियोजनामा मैले योगदान दिने र सहभागी हुने कुरामा कम्पनीले स्वीकृति जनाएको अवस्थामा, यो सामग्रीको विषय र प्रकृति मलाई पूर्ण रूपमा बुझाइएको छ, र तलका शर्त पुरा भएको खण्डमा म यो परियोजनामा मेरो योगदान र सहभागिताको छायाँकन र रिकर्डिङ गर्न मञ्जुरी दिन्छु।

योगदानकर्ताको हस्ताक्षर .....मिति .....

## शर्तहरू

१. मेरो योगदानको प्रतिलिपी अधिकार (यदि भएमा), र मेरो योगदान सम्बन्धी अरू सबै अधिकार यो कम्पनीमा निहीत गरिएको छ (र भविष्यको प्रतिलिपि अधिकारका लागि वर्तमानमा यो अधिकार कम्पनीमा निहीत गर्न आवश्यक हदसम्म यसले काम गर्नेछ) र यो कम्पनीले मेरो योगदान रहेको परियोजना वा त्यसको कुनै पनि अंशलाई उसले चाहेको तरीकामा निर्वाध रूपमा प्रयोग गर्न पाउनेमा मेरो स्वीकृति छ। त्यसै अनुरूप, मेरो योगदान वा मेरो योगदान रहेको परियोजना कुनै पनि स्वरूपमा, कुनै पनि माध्यम र तरीकाले प्रतिलिपी अधिकारको अवधी रहेसम्म यो ब्रह्माण्डभरी प्रदर्शन वा उपयोग (त्यस्तो उपयोग अन्तर्गत कुनै पनि अधिनस्थ अधिकारको प्रयोग पनि पर्नेछ) गर्न पाइनेछ र त्यसपछि अनन्तकालसम्मका लागि नवीकरण र विस्तार गर्न पाइनेछ।
२. यो परियोजनासँग सम्बन्धित मसँग भएको अथवा मैले भविष्यमा प्राप्त गर्न सक्ने 'कपिराइट डिजाइन्स एण्ड पेटेन्टस् एक्ट १९८८' को खण्ड ७७ र खण्ड ८० अन्तर्गतको "सर्जकको नैतिक अधिकार" भनिएको अधिकार म आजबाट त्याग गर्दछु।
३. कम्पनीले मेरो थप अनुमति बिना परियोजनाको विज्ञापन, प्रचार प्रसार, वितरण र प्रयोगका लागि वा/र कम्पनीको विज्ञापन, प्रवर्द्धन र प्रचार प्रसार गर्नका लागि, कुनै पनि माध्यमबाट कुनै पनि स्वरूपमा मेरो नाम, छवि, व्यक्तिगत विवरण, तस्वीर, र मसँग गरिएका अन्तर्वाताको रिकर्डिङको प्रयोग गर्न पाउनेछ।
४. कम्पनीको लापरवाहीको कारणले गर्दा भएको र त्यो कारणले गर्दा फिर्ता पाउन सकिने अवस्थामा बाहेक प्रस्तावित परियोजनाको निर्माण गर्ने क्रममा म वा मेरो सम्पत्तीमा भएको कुनै हानी, क्षति वा चोटपटकका लागि कम्पनी मप्रति वा मेरो कानुनी प्रतिनिधिप्रति जिम्मेवार हुने छैन।
५. परियोजनामा मेरो योगदानको उपयोग गर्न कम्पनी बाध्य हुने छैन र मेरो योगदान परियोजनामा समावेश नगरिएमा वा परियोजनाको प्रदर्शन नभएमा कम्पनी मप्रति जिम्मेवार हुने छैन।
६. मेरो योगदान अन्तर्गत प्रतिलिपी अधिकारको उल्लंघन गरेर कम्पनीको बदनामी गर्ने सामग्री वा कुनै पनि मानहानीपूर्ण सामग्री हुने छैन, तर मेरो तर्फबाट कुनै लापरवाही र दुराशय नभएको खण्डमा पनि मेरो योगदानमा संलग्न हुन पुगेको मानहानीपूर्ण सामग्रीका बारेमा कम्पनीले मसँग कुनै क्षतिपुर्तिको दावी गर्न पाउनेछैन।
७. यो सम्झौता गरेर र यसको कार्यान्वयन गरेर मैले चलचित्र निर्माणको अनुभव र तालीम पाउनेछु, जसले मलाई शैक्षिक रूपमा फाइदा पुर्याउने छ भन्ने कुरा म स्वीकार गर्दछु।
८. यो सम्झौताका शर्तहरू मलाई बुझाइएको र मैले ती शर्तहरू बुझेको म सुनिश्चित गर्दछु।
९. यो अनुमति फारमका शर्तहरूमा सम्बन्धमा इंग्लण्डका न्यायलयको एकल क्षेत्राधिकार हुने छ र यो फारमलाई इंग्लण्डका कानून अनुसार व्याख्या गरिनेछ।